



मेक्लेनबर्ग काउण्टी घरभिन्न बस्ते आदेश

मेक्लेनबर्ग काउण्टीले हाम्रो समुदायमा COVID-19 थप फैलन नदिनको लागि बिहीबार, मार्च 26, 2020, बिहान 8:00 बजे देखि घरभिन्न बस्तेआदेश जारी गरेको छ। यस आदेशले मेक्लेनबर्ग काउण्टीका सबै बासिन्दाहरूलाई घरभिन्न बस्ते र आवश्यकता भन्दा बाहेक आफ्नो घरबाहिर ननिस्कन निर्देशित गर्दछ। यो आदेश अप्रिल 16, 2020 सम्मको लागि मान्य हुनेछ।

तर यसको नियमित रूपमा समीक्षा र मूल्याङ्कन हुनेछ र मेक्लेनबर्ग काउण्टी जनस्वास्थ्य निर्देशक र शार्लोट-मेक्लेनबर्ग विपत्त्य वस्थापकको सिफारिसका आधारमा परिमार्जन, संशोधन वा विस्तार गर्न सकिनेछ।

तपाईंले निम्न कार्यहरू गर्न सक्नुहुनेछ

- किराना पसल, सुविधा वा गोदाम स्टोरमा जान
- औषधि तथा अन्य स्वास्थ्यसेवा सामग्रीहरू लिनको लागि फार्मसीमा जान
- मेडिकल अपोइन्टमेन्टको लागि जान (पहिले आफ्नो चिकित्सक वा प्रदायकसँग सोध्नुहोस्)
- टेक-आउट, डेलिभरी वा ड्राइभथ्रुको लागि रेस्टुरेन्टमा जान
- साथी वा परिवारको सदस्यको लागि स्याहार वा सहायता गर्न
- पैदलयात्रा गर्न, साइकल चलाउन, हाइक गर्न, दगुर्न, र व्यायामको लागि प्रकृतिमा रहन - तपाईं र अरू मानिसबीचको दूरी कम्तीमा छ फिट राख्नुहोस्
- आफ्नो घरपालुवा जनावरलाई डुलाउन र आवश्यक परेमा पशुचिकित्सकहाँ लैजान
- कसैलाई आवश्यक सामग्रीहरू ल्याउन सहयोग गर्न
- डेलिभर गर्ने कुनैपनि व्यवसायबाट डेलिभरीहरू प्राप्त गर्न

तपाईंले निम्न कुराहरू गर्नुहुन्छ

- यस आदेशद्वारा परिभाषित गरिएको अत्यावश्यक सेवाहरू प्रदान गर्न बाहेक काममा जान
- कुनै तत्काल आवश्यकता छैन भने साथीहरू र परिवारलाई भेट्न
- बाहिर जाँदा अरू भन्दा 6 फिटभन्दा कम दूरी राख्ने
- अस्पताल, नर्सिङ होम, दक्ष नर्सिङ सुविधा वा केन्द्रको वेबसाइटमा प्रदान गरिएका सीमित अपवादहरू बाहेक अन्य आवासीय स्याहार केन्द्रहरूमा प्रियजनहरूलाई भेट्न
- अत्यावश्यक यात्रा र गतिविधिहरूका लागि बाहेक यात्रा गर्न

"घरमा बस्नु" र "सामाजिक दूरी कायम गर्ने" बीच के भिन्नता छ?

घरमा बस्नु सामाजिक दूरी कायम गर्ने कार्यको अझ कडा रूप हो। घरमा बस्नुको अर्थ यी हुन्:

- घरभिन्न बस्नु (खुला नबस्नु र अरूलाई पनि खुला बस्ते नदिनु)
- अत्यावश्यक सेवाहरूका लागि मात्र बाहिर निस्कनु
- अरू मानिसदेखि 6 फिट वा त्यो भन्दा पर रहनु
- समूहमा भेला नहुनु

घोषणाको लागि, MeckNC.gov/COVID-19 मा जानुहोस्। थप प्रश्नहरू छन् भने मेक्लेनबर्ग काउण्टी स्टेट होम हेल्पलाइन (704) 353-1926 मा कल गर्नुहोस्। कार्यालय खुल्ने समय सोमवारदेखि शुक्रवारसम्म, बिहान 8:00 देखि राति 8:00 बजेसम्म हो।